

सिस्ने गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

रुकुमकोट, रुकुम पूर्व, लुम्बिनी प्रदेश, नेपाल

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५
को

नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना विवरण

(मिति २०७९।०४।०९ देखि मिति २०७९।०६।३१ सम्मको विवरण)

(१) निकायको स्वरूप र प्रकृति:

नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिमका जिल्लासभामा निर्वाचित जनप्रतिनिधि बहाल नभएसम्म तत् तत् स्थानीय तहबाट सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने हुँदा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७३ फागुन ९ गतेको निर्णयअनुसार स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना कायम भएको मिति (२०७३/११/२७) देखि लागु हुनेगरी २०७३/११/२४ मा जारी भएको 'स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३' बमोजिम स्थापित देशका ७५३ स्थानीय तहमध्ये एक हो सिस्ने गाउँपालिका। रुकुम जिल्लाका साविकका सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट र स्यालापाखा गरी ५ गाविस समावेश भई यो गाउँपालिका बनेको छ। ८ वडा रहेको यो गाउँपालिका ३२७.१२ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ। २१,७४३ जनसंख्या रहेको यस गाउँपालिकाको पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका, उत्तरमा डोल्पा जिल्ला, पश्चिममा आठबीसकोट, मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिका पर्छ भने दक्षिणमा भूमे गाउँपालिका पर्दछ। हाल गाउँपालिकाको केन्द्रको रूपमा साविकको रुकुमकोट गाविस कार्यालय रहेको ठाउँमा गाउँसभाहल लिएर आफ्ना कार्यालय सम्बन्धी कामहरू सञ्चालन भइरहेको छ।

(२) निकायको काम, कर्तव्य र अधिकार:

यस सिस्ने गाउँपालिका नेपालको संविधानको अनुसूची—८ मा स्थानीय तहको एकल अधिकारको सूची र अनुसूची—९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ र लुम्बिनी प्रदेश कानून बमोजिम स्थानीय तह सम्बन्धी जारी गरिएका ऐन, नियम तथा अन्य कानूनी प्रबन्धहरू, समय समयमा जारी हुने परिपत्रहरू एवं गाउँपालिकाको

स्थानीय कानूनहरू (ऐन, नियमावली, कार्यविधी, निर्देशिका, मापदण्ड, मार्गदर्शन) र निर्णयहरू समेतले तोके बमोजिमको काम, कर्तव्य र अधिकार निर्दिष्ट छ।

(३) निकायमा रहने कर्मचारी विवरण:

यस सिस्ने गाउँपालिकामा स्थायी, करार, समायोजन भई आएका, कामकाजमा खटिएका कर्मचारीहरूको संख्या, कर्मचारीको सेवा, समुह, तह समेतको विस्तृत विवरण र गाउँपालिकाको संगठन संरचना समेत नगर सभाबाट स्वीकृत भएबमोजिम काम कारवाही भइरहेको छ । उच्च पदमा कार्यरत पदाधिकारी एवं कर्मचारीहरूको विवरण सिस्ने गाउँपालिकाको वेबसाइट www.sisnemun.gov.np मा समेत राखिएको छ ।

(४) निकायबाट प्रदान गरिने सेवा:

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ र लुम्बिनी प्रदेश कानून बमोजिम स्थानीय तह सम्बन्धी जारी गरिएका ऐन, नियम तथा समय समयमा जारी हुने परिपत्रहरू एवं गाउँपालिकाको स्थानीय कानूनहरू (ऐन, नियमावली, कार्यविधी, निर्देशिका, मापदण्ड समेत), निर्णयहरू तथा सिस्ने गाउँपालिकाको अविच्छिन्न अभ्यासहरूको अधीनमा रही स्थानीय सरकारको रूपमा सेवा, सुविधाहरू प्रदान गरिरहेको छ ।

(५) सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी:

यस गाउँपालिकाबाट सेवा सुविधा प्रवाह गर्न समितिहरू, शाखाहरू, ट वटा वडा कार्यालयहरू, आयोजना, कार्यक्रम तथा अन्य कार्यालयहरू रहेका छन्। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्ता, सूचना अधिकारी, शाखा प्रमुख तथा जिम्मेवार पदमा कार्यरत अधिकारीको विवरण सिस्ने गाउँपालिकाको वेबसाइट www.sisnemun.gov.np मा उल्लेख गरिएको छ।

(६) सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

यस गाउँपालिकाले प्रदान गर्ने विभिन्न प्रकारको सेवा सुविधामा लाग्ने शुल्क एवं कार्यमा लाग्ने समयावधि विवरण सिस्ने गाउँपालिकाले हरेक आर्थिक वर्षका लागि गाउँ सभाबाट जारी हुने आर्थिक ऐन, नीति, कार्यक्रम बजेट, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, स्थानीय कानून, नागरिक वडापत्र समेतबाट निर्धारण गरिन्छ। यस सम्बन्धी सिस्ने गाउँपालिकाको वेबसाइट www.sisnemun.gov.np मा समेत उल्लेख गरिएको छ।

७) निर्णय गर्ने प्रक्रिया र अधिकारी:

यस सिस्ने गाउँपालिकाको गाउँ सभा, गाउँ कार्यपालिकाको बैठक, संघीय तथा प्रदेश कानून र स्थानीय ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, प्रचलित अभ्यासहरू तथा समय समयमा हुने निर्णयहरूको अधिनमा रही अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशित कार्यसम्पादन गर्नका निमित्त गाउँ सभाबाट संगठन संरचना अनुसारको पदीय जिम्मेवारीमा रहने कर्मचारीहरूको कार्यविवरण स्पष्ट तोकिएको छ। सिस्ने गाउँपालिकाको नीतिगत निर्णय लिने, आवश्यक मार्गदर्शन दिने र कार्यालयबाट हुने काम कारवाहीलाई निरन्तर अनुगमन, नियन्त्रण गर्ने कार्य गाउँसभा र गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय, अनुगमन समिति, शहरी योजना आयोग, अनुगमन तथा मुल्याङ्कन एकाई र अन्य संस्थागत संयन्त्रबाट समेत हुने गरेको छ।

(८) निर्णय उपर उजुरी सुन्ने अधिकारी:

यस सिस्ने गाउँपालिकाको काम कारवाही सम्बन्धमा सेवाग्राहीहरूको गुनासो तथा उजुरी सुन्नका लागि गाउँपालिकाको केन्द्रिय स्तरमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकतत्वमा तीन सदस्यीय गुनासो सुनुवाई समितिको व्यवस्था गरिएको छ। (९) सम्पादन गरेको कामको विवरण: यस सिस्ने गाउँपालिका नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ, प्रदेश र स्थानीय कानूनले तोकेबमोजिम स्थानीय सरकारको रूपमा सिस्ने गाउँपालिकाले गर्न सक्ने सम्पूर्ण काम कारवाहीहरू गर्दै आईरहेको छ।

(९) सम्पादन गरेको कामको विवरण:

यस गाउँपालिका नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ, प्रदेश र स्थानीय कानुनले तोके बमोजपम स्थानीय सरकारको रूपमा गाउँपालिकाले गर्न सक्ने सम्पूर्ण काम कारवाहीहरू गर्दै आएको छ।

(१०) कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद:

कार्यालय प्रमुखको नाम:	विकास विक्रम शाह
पद:	प्रमुख प्रशासकीय अधिकृत
इमेल ठेगाना:	sisnermun@gmail.com
सम्पर्क नम्बर:	०८८-४१३०६४
सूचना अधिकारीको नाम:	अरुण कुमार ओली
पद:	प्रशासन अधिकृत
सम्पर्क नम्बर:	९७४६९३०९०७
इमेल ठेगाना:	info@sisnemun.gov.np

(११) ऐन, नियम, विनियम, कार्यविधि वा निर्देशिकाको सूची:

सिस्ने गाउँपालिकासँग सम्बद्ध संघीय र प्रदेश कानून बाहेकका स्थानीय ऐन, नियमावली, विनियम, कार्यविधि, मापदण्ड, दिग्दर्शन र निर्देशिकाहरूको परिपालना गरिरहेको छ। उक्त स्थानीय कानुनहरू स्थानीय राजपत्रमा प्रकाशन गरी यस्ता कानुनी प्रबन्धहरूको विस्तृत सूची सिस्ने गाउँपालिकाको वेबसाइट www.sisnemun.gov.np मा राखिएको छ।

(१२) आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अघावधिक विवरणः

यस सिस्ने गाउँपालिकाको आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी विवरणहरु सिस्ने गा. पा. को वेबसाइट www.sisnemun.gov.np मा राखे गरिएको छ।



सिस्ने गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, रुकुम
कार्यालयको कोड : ८०५५३५०३३००
Sectors wise Budget vs Expenditure

रु.

आ.व. : २०७९/८० महिना : सबै अवधी : २०७९/०४/०१-२०७९/०६/३१					
सि.नं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
१	आर्थिक विकास	५,९४,७५,०००.००	४,९३,७५६.००	०.८३	५,८९,८१,२४४.००
१	कृषि	१,५०,५०,०००.००	२,०९,५००.००	१.३९	१,४८,४०,५००.००
२	उद्योग	३४,७५,०००.००	१,८४,२५६.००	५.३	३२,९०,७४४.००
३	पर्यटन	३,१६,५०,०००.००	०.००	०	३,१६,५०,०००.००
४	सहकारी	३,५०,०००.००	०.००	०	३,५०,०००.००
५	पशुपन्छी विकास	८९,५०,०००.००	१,००,०००.००	१.१२	८८,५०,०००.००
२	सामाजिक विकास	३१,९७,९८,०००.००	४,८०,२८,९१४.६०	१५.०२	२७,१७,६९,०८५.४०
१	शिक्षा	२०,९१,८०,०००.००	४,१२,८२,१०१.३०	१९.७३	१६,७८,९७,८९८.७०
२	स्वास्थ्य	३,९०,६६,०००.००	६२,८६,४६५.३०	१६.०९	३,२७,७९,५३४.७०
३	खानेपानी तथा सरसफाई	४,७१,७५,०००.००	०.००	०	४,७१,७५,०००.००
४	भाषा तथा संस्कृति	२४,५०,०००.००	०.००	०	२४,५०,०००.००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	१,२३,५५,०००.००	४,१५,३४८.००	३.३६	१,१९,३९,६५२.००
६	युवा तथा खेलकुद	९५,७२,०००.००	४५,०००.००	०.४७	९५,२७,०००.००
३	पूर्वाधार विकास	७,५६,२०,०००.००	४८,१२,८६०.००	६.३६	७,०८,०७,१४०.००
१	यातयात पूर्वाधार	३,१२,७०,०००.००	४५,६२,८६०.००	१४.५९	२,६७,०७,१४०.००
२	भवन, आवास तथा सहरी विकास	२,८६,००,०००.००	०.००	०	२,८६,००,०००.००
३	उर्जा	४५,५०,०००.००	०.००	०	४५,५०,०००.००
४	सम्पदा पूर्वाधार	७४,५०,०००.००	२,५०,०००.००	३.३६	७२,००,०००.००
५	पुननिर्माण	३७,५०,०००.००	०.००	०	३७,५०,०००.००

४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	२,००,३२,८५३.००	९५,०००.००	०.४७	१,९९,३७,८५३.००
१	विपद व्यवस्थापन	४,००,०००.००	०.००	०	४,००,०००.००
२	शान्ति तथा सुव्यवस्था	८,८२,८५३.००	९५,०००.००	१०.७६	७,८७,८५३.००
३	शासन प्रणाली	६०,००,०००.००	०.००	०	६०,००,०००.००
४	गरिबी निवारण	१,००,०००.००	०.००	०	१,००,०००.००
५	श्रम तथा रोजगारी	१,०२,००,०००.००	०.००	०	१,०२,००,०००.००
६	प्रशासकीय सुशासन	२४,५०,०००.००	०.००	०	२४,५०,०००.००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	१०,६९,६४,६०७.००	१,७०,८१,३९४.०२	१५.९७	८,९८,८३,२१२.९८
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	१०,६९,६४,६०७.००	१,७०,८१,३९४.०२	१५.९७	८,९८,८३,२१२.९८
कुल जम्मा		५८,१८,९०,४६०.००	७,०५,११,९२४.६२	१२.११	५१,१३,७८,५३५.३८

(१३) तोकिए बमोजिमको अन्य विवरण:

नियमानुसार तोकिए बमोजिमको अन्य विवरण समेत सिस्ने गाउँपालिकाको वेबसाइट www.sisnemun.gov.np मा राखिएको छ ।

(१४) अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण:

यस महानगरपालिकाले हरेक आर्थिक वर्षको लागि नगर सभाबाट स्वीकृत बजेट नीति तथा कार्यक्रम बमोजिम समय समयमा विभिन्न प्रकारका सिस्ने गाउँपालिकाको क्षेत्राधिकारसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

(१५) सार्वजनिक निकायको वेबसाइट भए सोको विवरण:

सिस्ने गाउँपालिकासँग सम्बन्धित संक्षिप्त विवरण एवं सूचनाहरू जानकारीको लागि सिस्ने गाउँपालिकाको आफ्नै वेबसाइट www.sisnemun.gov.np रहेको छ ।

(१६) सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र

सम्झौता सम्बन्धी विवरण:

नेपाल सरकार, प्रदेशबाट अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, प्रचलित, नियममा तोकिए बमोजिम वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विस्तृत विवरण सिस्ने गाउँपालिकाको वेबसाइट www.sisnemun.gov.np रहेको छ ।

(१७) सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सोको प्रगती प्रतिवेदन:

महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरू आ.व.२०७९।८० को बजेट, नीति तथा कार्यक्रम अन्तर्गत रहेको छ । सोको प्रगती प्रतिवेदन सिस्ने गाउँपालिकाको वेबसाइट www.sisnemun.gov.np मा रहेको छ ।

(१८) सार्वजनिक निकायको वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना

संरक्षण गर्न तोकिएको समयावधी:

यस सिस्ने गाउँपालिकाको सम्पूर्ण सूचना, विवरण, तथ्याङ्क एवं आवश्यक दस्तावेजहरूको वर्गिकरण नगरेको र त्यस्ता सूचनाहरू महानगरपालिकाले प्रचलित ऐन, नियमानुसार सुरक्षित राख्ने गरिएको छ ।

(१९) सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण: नेपाली

नागरिक,सेवाग्राही एवं सरोकारवाला व्यक्तिहरूले सिस्ने गाउँपालिकासँग माग गरेको सूचना नियमानुसार उपलब्ध गराउने गरिएको छ। मिति: २०७९।०४।०१ देखि मिति: २०७९।०६।३१ गतेसम्ममा कम्तिमा ८ जना निवेदकहरूलाई फोन मार्फत सूचना उपलब्ध गराइएको छ ।

२०) सार्वजनिक निकायका सूचनाहरू अन्यत्र प्रकाशन भएमा वा हुने भएको भए सोको विवरण:

महत्वपूर्ण सूचनाहरू राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्ने र त्यस्तो विवरण सिस्ने गाउँपालिकाको वेबसाइट sisnemun.gov.np मा राख्ने गरिएको छ ।